



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड

Aviyan Laghubitta Bittiya Sanstha Limited

(नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था)

केन्द्रीय, कार्यालय पनौती-४, काभ्रेपलाञ्चोक

फोन नं.: ०११-४४१०२७/२८

Web : www.aviyanlaghubitta.com

Email : aviyanlaghu@gmail.com

व्याजदर सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०८२/०३/३२)

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (वित्तीय संस्था) बाट प्रदान गरिने कर्जाको व्याजदर निर्धारण गर्दा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १४/०८१ को बुंदा नं. २ बमोजिम वित्तीय संस्थाको औसत आधारदरमा बढीमा ३ प्रतिशत बिन्दुले प्रिमियम थप गर्दा हुन आउने व्याजदर र वाणिज्य बैंकहरूको पछिल्लो मासिक औसत आधारदरमा ९ प्रतिशत बिन्दु थप गर्दा हुन आउने व्याजदर मध्ये जुन कम हुन्छ सो दरको सीमा भित्र रही कर्जामा लिने व्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था रहेकोमा वित्तीय संस्थाको आ.व. ०८२/०८३ को पहिलो त्रयमास मिति २०८२/०४/०१ गतेदेखि २०८२/०६/३१ गतेसम्म प्रवाह हुने कर्जाको व्याजदर देहाय बमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

(१) कर्जा तर्फ :

क्र.स	विवरण	औसत आधारदर	प्रिमियम दर	परिवर्तनीय व्याजदर	स्थिर व्याजदर
१	साधारण कर्जा	१४.०५	०.९५	१५ प्रतिशत	१५ प्रतिशत
२	व्यवसायिक कर्जा	१४.०५	०.९५	१५ प्रतिशत	१५ प्रतिशत
३	मौसमी कर्जा	१४.०५	०.९५	१५ प्रतिशत	१५ प्रतिशत
४	आकस्मिक कर्जा	१४.०५	०.९५	१५ प्रतिशत	१५ प्रतिशत
५	वैकल्पिक उर्जा कर्जा	१४.०५	०.९५	१५ प्रतिशत	१५ प्रतिशत
६	लघुउद्यम कर्जा	१४.०५	०.९५	१५ प्रतिशत	१५ प्रतिशत
७	कृषि उपकरण कर्जा	१४.०५	०.९५	१५ प्रतिशत	१५ प्रतिशत
८	अटो माईक्रो कर्जा	१४.०५	०.९५	१५ प्रतिशत	१५ प्रतिशत

नोट : (क) २०८१ चैतदेखि २०८२ जेष्ठ मसान्तसम्म (पछिल्लो ३ महिनाको) वित्तीय संस्थाको औषत आधारदर १४.०५ प्रतिशत आधारदर रहेको छ ।

(ख) ऋणीले कर्जा लिदा स्थिर व्याजदर वा परिवर्तनीय व्याजदर मध्ये कुनै एक छनौट गर्न सक्नेछन् । परिवर्तनीय व्याजदर त्रैमासिकरूपमा आधारदर अनुसार व्याजदर परिवर्तन हुनेछ भने स्थिर व्याजदरमा कर्जा अवधिभर व्याजदर परिवर्तन हुने छैन ।

(ग) मिति २०८२/०४/०१ भन्दा अगाडि प्रवाह भई हाल बक्यौता बाँकी रहेका कर्जाको व्याजदर साविक बमोजिम नै हुनेछ ।

(घ) नेपाल सरकारबाट जारी गरिएको प्रमाणपत्र पेश गरिएको आधारमा दलित, मुक्त कर्मैया, वादी, हलिया, द्वन्द्व पिडित, एकल महिला, अपाङ्ग तथा जेष्ठ नागरिकलाई १ प्रतिशत बिन्दुले व्याज सहूलियत प्रदान गरिनेछ ।

२) बचत तर्फ :

क्र.स	विवरण	व्याज प्रतिशत
१	ऐच्छिक बचत	७.५ प्रतिशत
२	अनिवार्य बचत	७.५ प्रतिशत
३	बाल बचत	७.५ प्रतिशत
४	पर्व बचत	७.५ प्रतिशत
५	पेवा बचत	८ प्रतिशत

